

प्रस्तावः मिति २०७७/०८/१० गते बुधबार, १३ औं कार्यपालिका बैठक

१. अस्पताल निर्माण सम्बन्धमा
२. राजस्व परामर्श समितिको बैठकको निर्णय अनुमोदन सम्बन्धमा
३. वायो ग्यास प्लान्टको म्याद थप सम्बन्धमा
४. वडा नं. ५ स्थित श्री जनकल्याण प्रा.वि. धारापानीको अधुरो भवन निर्माण सम्बन्धमा
५. लागत सहभागिता फिर्ता सम्बन्धमा
६. निशुल्क ग्राभेल उपलब्ध गराउने सम्बन्धमा
७. सुनपुर थारु गाउँमा रिड कुवा निर्माण सम्बन्धमा
८. कलमघारीबाट बुका खोला हुँदै ज्यामिरे दहसम्म बाटो मर्मत सम्बन्धमा
९. कार्यविधि सम्बन्धमा
१०. आर्थिक सहयोग सम्बन्धमा
११. नदिजन्य पदार्थ सम्बन्धमा
१२. सरसफाई, वातावरण तथा विपद व्यवस्थापन समितिको निर्णय अनुमोदन सम्बन्धमा
१३. घोडाको भुक्तानी सम्बन्धमा
१४. तिलगंगा आखा अस्पताल सम्बन्धमा
१५. अपुग रकम सम्बन्धमा
१६. क्रसर प्लान्ट स्थापना अनुमति सम्बन्धमा
१७. कर्मचारीको पद तथा पारिश्रमिक एकरूपता सम्बन्धमा
१८. जग्गा उपलब्ध गराउने सम्बन्धमा
१९. कार्यदल गठन सम्बन्धमा

निर्णय नं.१:

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च.नं. १३००, मिति २०७७/०७/२८ को पत्रानुसार स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नति गर्न जग्गा प्राप्ति तथा भवन निर्माणका लागि घोराही उपमहानगरपालिकालाई अर्थ मन्त्रालय मार्फत रकम निकास भैसकेको हुँदा घोराही उपमहानगरपालिका वडा नं. ४ मा अवस्थित लक्ष्मीपुर स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी भवन निर्माणको लागि सोहि वडाको भाकरेमा नेपाल सरकारको नाममा रहेको लक्ष्मीपुर ७/क कि.नं.१०४ को १-०-०- (१ बिगाहा) जग्गा १५ शैयाको आधारभूत अस्पताल निर्माणका लागि उपलब्ध गराउने।

निर्णय नं. २:

घोराही उपमहानगरपालिका अन्तर्गत राजश्व परामर्श समितिको मिति २०७७/०६/२८ तथा मिति २०७७/०७/२६ गते बसेको बैठकको तपशिल बमोजिमको निर्णय अनुमोदन गर्ने।

तपशिल:

२.१ यस कार्यालय अन्तर्गतका भाडामा संचालनमा रहेका व्यापारिक सटरहरूको भाडादर प्रत्येक दुई (२) वर्षमा सम्झौता बमोजिम १०% वृद्धि हुने शर्त बमोजिम आ.व. ०७७/०७८ मा १०% भाडा वृद्धि हुनुपर्नेमा सटर भाडामा लिई व्यवसाय संचालन गरिरहेका व्यवसायीहरूले कोभिड-१९ संक्रमणका कारण व्यापार व्यवसायमा असर परेकोले १०% वृद्धि नगरी साविक बमोजिम भाडादर कायम गरी सम्झौता गरीदिन माग गरेकोले चालु आ.व. ०७७/०७८का लागि गत आ.व.को भाडादर अनुसार नै सम्झौता गर्ने ।

२.२ कोरोना भाइरस (कोभिड -१९) को प्रकोपका कारण गत आ.व. ०७६/०७७ चैत ११ गते देखि लकडाउन हुँदा जडीबुटी, कवाडी जीवजन्तु करको व्यावसायिक उपयोग वापतको कर सङ्कलन तथा निकासी गर्ने कार्यमा अवरोध भएको कारण ठेक्का रकममा लकडाउन अवधिभरको छुट पाउँ भनि आकर्ष निर्माण सेवा एंड सप्लायर्सबाट निवेदन प्राप्त भएको हुँदा लकडाउन अवधिभर २०७६ चैत्र ११ गते देखि २०७७ जेठ मसान्त सम्मको जडीबुटी, कवाडी जिवजन्तु करको अन्तिम किस्ता वापतको रकम (३२०६००) छुट दिने।

२.३ यस घोराही उपमहानगरपालिकाकोले बनाएको "घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्र सम्बन्धी कार्यविधि, २०७५ बमोजिम सबै प्रक्रिया र कागजातहरू पुरा गरे नगरेको हेरी घोराही १६ स्थित एटलस पुल कन्ट्रक्सन प्रा.लि. का प्रो. शिव प्रसाद देवकोटा र घोराही १६ स्थित सुकृक निर्माण सेवा प्रा.ली.का प्रो. कृष्ण बहादुर खड्कालाई "घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्र दिने।

निर्णय नं. ३:

नेपाल उर्जा विकास कम्पनी प्रा.ली. को मिति २०७६/१२/०७ को पत्रानुसार घोराही उपमहानगरपालिका वडा नं. १६ स्थित ल्याण्डफिल साइडमा Waste to Energy कार्यक्रम अन्तर्गत यस कम्पनीबाट २००० घ.मी.क्षमताको वायो ग्यास प्लान्ट निर्माण गर्न सम्झौता भएको थियो । उक्त कार्य मिति २०७७/०२/०२ गते बसेको कार्यपालिका बैठकले २०७७ कार्तिक मसान्त सम्म सम्पन्न गर्ने गरी म्याद थप भएकोमा कोरोनाको महामारीका कारण बाहिरबाट औजार/ उपकरणहरू ल्याउन सक्ने स्थिति नभएकोले सो समयमा संपन्न गर्न नसकेको हुँदा २०७७ साल चैत्र मसान्त सम्म म्याद थप गर्न सम्बन्धित निर्माण कम्पनीबाट अनुरोध भई आएको हुँदा सो अवधि सम्म म्याद थप गर्ने।

निर्णय नं. ४:

घोराही उपमहानगरपालिका वडा नं. ५ को च.नं. ४६७ र मिति २०७७/०६/२९ को पत्र तथा श्री जनकल्याण प्रा.वि. धारापानीको च.नं. ०४, मिति २०७७/०६/१८ को प्राप्त पत्र बमोजिम श्री जनकल्याण प्रा.वि. धारापानीलाई गत आ.व. ०७६/०७७मा सांसद विकास कोषबाट रु. २०००००।-(दुइ लाख) विनियोजन भए अनुसार तिन (३) कोठे भवन निर्माण कार्य शुरु गरिएको तर उपर्युक्त विनियोजित बजेटबाट भवनको केहि अंश मात्र निर्माण भएको र अधिकांश काम अधुरो रहेकोले बाँकी रहेको काम ल.ई. अनुसार भैपरी शिर्षकबाट स्रोत व्यवस्थापन गर्ने गरी सम्पन्न गर्ने ।

निर्णय नं. ५:

आ.व. २०७५/०७६ मा राप्ती संगम टोल विकास संस्थाले ६० मि. लम्बाई ७ मि. चौडाईको सडकपिच प्रयोजनार्थ ७०% घोराही उपमहानगरपालिका र सम्बन्धित उपभोक्ताले ३० % व्यहोर्ने गरि रु. ७०९३५।-(सहत्तर हजार एक सय पैतिस मात्र) जम्मा गरेको तर विभिन्न कारणले सो योजना सम्झौता हुन नसकेको हुँदा उपभोक्ताले जम्मा गरेको रकम रु. ७०९३५।- सि.नं. २२०, बजेट शिर्षक नं. ३९९७९, लागत सहभागिता फिर्ता शिर्षकबाट फिर्ता दिने।

निर्णय नं. ६:

घोराही उपमहानगरपालिकाको मिति २०७७/०२/२९ गते, ८३ औं कार्यपालिका बैठकमा घोराही उपमहानगरपालिका १६ नम्बर वडा कार्यालयको मिति २०७६/१२/५, च. न. ९०५६ को पत्र अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १६ स्थित प्रेरित टोल विकास संस्था र शहरी सदन (रमन के.यस कम्पनी) बीच मिति २०७५/९/२० गते भएको सम्झौता बमोजिम चन्द्र महिला सामुदायिक वन समुह देखी डाँफे टोल सम्म १५०० मिटर लम्बाई र १२ मिटर चौडाई बाटो विस्तार गरी ग्राभेल र रोडिंग गर्नको लागि शहरी सदन (रमन के.यस कम्पनी) बाट जेसीभी, टिप्पर, रोलर उपलब्ध गराउने र प्रेरित टोल विकास संस्था बाट ग्राभेलको व्यवस्था गर्नुपर्ने गरी सम्झौता भएको र प्राविधिक शाखाको राय अनुसार उक्त कार्यका लागि करिब १४४० घन मि. ग्राभेल आवश्यक पर्ने र सो कार्य सम्पन्न भएमा करिब १० लाख लागत बराबरको सडक निर्माण कार्य सम्पन्न हुने भएको तथा ग्राभेल व्यवस्थाका लागि सम्बन्धित उपभोक्ताबाट लगानी गर्न सक्ने क्षमता नभएको हुँदा १४४० घन मी. ग्राभेलका लागि लाग्ने राजस्व रकम बराबर सहयोग भैपरी शिर्षकबाट उपलब्ध गराउने ।

निर्णय नं. ७:

घोराही उपमहानगरपालिका वडा नं. ४ को च.नं. ४९९ मिति २०७७/०५/२८ गतेको प्राप्त पत्रानुसार घोराही उपमहानगरपालिका वडा नं. ४ सुनपुर थारुगाउँ टोलमा २०५९ सालमा निर्मित सार्वजनिक रिड कुवा भत्किएकोले खानेपानीको व्यवस्थापनका लागि सोहि ठाउँमा प्राविधिक ल.इ. अनुसार रिड कुवा निर्माण भैपरी शिर्षकबाट गर्ने।

निर्णय नं. ८

८.१ घोराही उपमहानगरपालिका वडा नं. १३ को च.नं. १०४९ मिति २०७७/०७/२६ गतेको पत्र तथा ज्यामिरे दह सामुदायिक वन उपभोक्ता समूहको च.नं.१, मिति २०७७/०७/२५ को पत्रानुसार सामुदायिक वनको क्षेत्र भित्र पर्ने ज्यामिरे दह सम्म पुग्ने कच्ची बाटो वर्षातको पानीले विभिन्न ठाउँमा पहिरो गई अवरुद्ध भएकोले कलमघारीबाट बुका खोला हुँदै ज्यामिरे दहसम्म बाटो मर्मत गर्न JCB उपलब्ध गराउने।

८.२ घोराही उपमहानगरपालिका वडा नं. १३ को च.नं. ८९३ मिति २०७७/०७/१३ गतेको पत्रानुसार वडा नं. १३ स्थित लापे जाने बाटोमा वर्षातको पानीले पहिरो गई आवतजावत गर्न कठिनाई भएकोले सो बाटो मर्मत तथा सरसफाईको लागि JCB उपलब्ध गराउने ।

निर्णय नं. ९:

घोराही उपमहानगरपालिका अन्तर्गत पशु सेवा शाखाको स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित कार्यक्रम संचालनका लागि निर्माण भएको "मागमा आधारित कार्यविधि २०७७" पारित गर्ने ।

निर्णय नं. १०:

घोराही उपमहानगरपालिका वडा नं. ११ को च.नं. ५८० मिति २०७७/०७/१६ को पत्रानुसार वडा नं. ११ बस्ने चित्र सिंह गन्धर्वका छोरा विशाल गन्धर्व बिरामी भई उपचारको लागि शिक्षण अस्पतालमा भर्ना भएको र निजको आर्थिक स्थिति कमजोर भएकोले औषधि उपचारको लागि रु. १००००।-(दस हजार) विविध शिर्षकबाट आर्थिक सहयोग गर्ने।

निर्णय नं. ११:

चालु आ.व. ०७७/०७८ मा ठेक्का आह्वान गर्ने कार्यका लागि IEE भएका नदि/घाटहरू मध्ये तपशिल बमोजिमका नदी/घाटहरूको नदिजन्य पदार्थ घोराही उपमहानगरपालिका क्षेत्रभित्र आइपर्ने विपद व्यवस्थापन कार्यमा आवश्यक पर्ने देखिएकोले विपद व्यवस्थापन/आपत्कालिन व्यवस्थापन प्रयोजनार्थ संचित गर्न आवश्यक भएकोले ठेक्का आह्वान नगर्ने।

तपशिल:

सिस्ने खोला

- १) क्षेत्र नं. १ घोराही प्युठान जाने सडकको पुलको उत्तरतर्फ रहेको भैस्कुर्मा कुलोको वाधदेखि उत्तर तर्फ $२००० * ८ * ०.६ = ९६००$ घ.मी.

वालिम खोला

- १) क्षेत्र नं. १ झिङ्नी कुलो बाँधको उत्तर ७०० मी टेण्डर गर्न बाँकी $१००० * १३ * १.२५ = १६२५०$ घ.मी.

कटुवा खोला

- १) क्षेत्र नं. १ शङ्खेपिपल सतगैया कुलोको बाँधदेखि अम्बिकेश्वरी मन्दिरको पश्चिम सम्म- $१३०० * ९ * ०.८ = ९३६०$ घ.मी.

२) क्षेत्र नं. २ कर्जाई किरि कुलोको बाँधको उत्तर दक्षिण तर्फ २०० मी —
२३०*७*०.५= ८०५ घ.मी.

३००*१०*०.९= २७०० घ.मी.

हापुर खोला

१) क्षेत्र नं. १ गाँस कुलोको बाँधदेखि उत्तर भवानी कुलोको बाँध सम्म

साईट A - २३०*१२*०.८= २२०८ घ.मी.

साईट B - १५०*१५*०.८= १८०० घ.मी.

साईट C - १५०*१५*१= २२५० घ.मी.

२) क्षेत्र नं. २ हापुर रतनपुर जाने पक्की पुलदेखि उत्तर झोलुङ्गे पुलसम्म

१४०*१२*०.८= १३४४ घ.मी.

सेवार खोला

१) क्षेत्र नं. १ सेवार खोला ढोडेनी बाँधदेखि दक्षिण १३०*७*०.८= ७२८ घ.मी.

२) क्षेत्र नं. २ वृद्धाश्रम देखि अटोभिलेज सम्म ३६०*१२*०.१= ४३२० घ.मी.

३) क्षेत्र नं. ४ गुर्जे खोला र सेवार खोलाको दोभान देखि दक्षिणतर्फ वडा नं. ७ र ड विचमा डावर गाउँ
र बुधौराघाट

निर्णय नं. १२ :

घोराही उपमहानगरपालिका अन्तर्गत सरसफाई, वातावरण तथा विपद व्यवस्थापन समितिको मिति २०७७/०६/१५ तथा मिति २०७७/०७/२४को बैठकका देहायका निर्णयहरू अनुमोदन गर्ने।

१२.१ घोराही उपमहानगरपालिका वडा नं. १९ को च. नं. १३८ मिति २०७७/०६/०२ को सिफारिस पत्रका आधारमा श्री प्रा. वि. आमाधरा स्कुलमा आएको पहिरोलाई सफा गर्न वडा कार्यालयले इन्धन व्यहोर्ने गरी उपमहानगरपालिकाबाट जे. सी. बी. उपलब्ध गराउने।

१२.२ घोराही उपमहानगरपालिका वडा नं. १० को च. नं. ८१७ मिति २०७७/०६/११ को सिफारिस पत्र तथा संलग्न प्रहरी कार्यालयको लाश सदगद पुर्जी समेतका आधारमा विधुत करेन्ट सट भई उत्तर अम्नाइ बस्ने श्री अमृत चौधरीको मृत्यु भएकोले निजको परिवारलाई किरिया खर्च बापत राहत स्वरूप रु.२५०००।स्थानीय विपद व्यवस्थापन कोषबाट उपलब्ध गराउने।

१२.३ घोराही उपमहानगरपालिका वडा नं. १० को च. नं. ८१८ मिति २०७७/०६/११ को सिफारिस पत्र तथा संलग्न प्रहरी कार्यालयको लाश सदगद पुर्जी समेतका आधारमा विधुत करेन्ट सट भई उत्तर अम्नाइ बस्ने श्री रेनुका चौधरीको मृत्यु भएकोले निजको परिवारलाई किरिया खर्च बापत राहत स्वरूप रु.२५०००।स्थानीय विपद व्यवस्थापन कोषबाट उपलब्ध गराउने।

१२.४ घोराही उपमहानगरपालिका वडा नं. १२ को च. नं. ३७२ मिति २०७७/०६/०९ को सिफारिस पत्र तथा संलग्न प्रहरी मुचुल्का समेतका आधारमा रामकोट ज्यामिरे खोला स्थित त्रिपुर - ९ खानेपानी तथा सरसफाइ समितिको टंकी अविरल वर्षातको कारणले पहिरो गई क्षेती भएको हुँदा सोका सम्बन्धमा प्राविधिक ईस्टिमेट अनुसारको उपयुक्त रकम स्थानीय विपद व्यवस्थापन कोषबाट उपलब्ध गराउने ।

१२.५ घोराही उपमहानगरपालिका वडा नं. ११ को च. नं. ३५४ मिति २०७७/०६/०७ को सिफारिस पत्र तथा संलग्न प्रहरी मुचुल्का समेतका आधारमा ओइनरीया खोलामा आएको बाढीले गनेशपुर शिवपुर खानेपानी योजनाको पाइपलाइन वर्षातको कारण क्षति भएको सम्बन्धमा सोको निर्माणका लागि प्राविधिक ईस्टिमेट अनुसार लाग्ने खर्च रु. ६१२४६। स्थानीय विपद व्यवस्थापन कोषबाट उपलब्ध गराउने।

१२.६ घोराही उपमहानगरपालिका वडा नं. १० को च. नं. ८०४ मिति २०७७/०६/११ को पत्र तथा संलग्न प्रहरी मुचुल्का समेतका आधारमा विद्युत करेन्ट सट भई उत्तर अम्राइ बस्ने श्री प्रशान्त चौधरीको मृत्यु भएकोले निजको परिवारलाई किरिया खर्च बापत राहत स्वरुप रु.२५०००।स्थानीय विपद व्यवस्थापन कोषबाट उपलब्ध गराउने।

१२.७ घोराही उपमहानगरपालिका वडा नं. ८ को च. नं. २३० मिति २०७७/०५/२१ को सिफारिस पत्र तथा संलग्न प्रहरी मुचुल्का र वडा कार्य समितिको निर्णय समेतका आधारमा बकुलाही देखी वडा कार्यालय जाने बाटोमा हिमपाइप राख्ने कार्य भएको र सोको निर्माणमा लागेको खर्च रु. २८१६०। स्थानीय विपद व्यवस्थापन कोषबाट उपलब्ध गराउने।

१२.८ घोराही उपमहानगरपालिका वडा नं. ११ को च. नं. ३५७ मिति २०७७/०६/०८ को सिफारिस पत्र तथा संलग्न प्रहरी मुचुल्का समेतका आधारमा अविरल वर्षाका कारण कुइरेसोतामा आएको बाढी तथा पहिरोले सिंचाइ कुलोमा क्षती पुर्‍याएको हुँदा प्राविधिक ईस्टिमेटका आधारमा सिंचाइ सुचारु गर्न आवश्यक पर्ने पाइप खरिदको खर्च स्थानीय विपद व्यवस्थापन कोषबाट उपलब्ध गराउने।

१२.९ घोराही उपमहानगरपालिका वडा नं. १८ को च. नं. ५८६ मिति २०७७/०५/२९ को सिफारिस पत्र तथा संलग्न प्राविधिक मुल्याङ्कन समेतका आधारमा वडा नं.१८ स्थित मसिनाका विभिन्न स्थानमा पहिरो फाल्न जे. सी. बी. प्रयोग गरे बापतको खर्च प्राविधिक मुल्याङ्कन तथा बील बमोजिम विपदबाट क्षति भएका पूर्वाधार मर्मत शर्षकबाट उपलब्ध गराउने।

१२.१० घोराही उपमहानगरपालिका वडा नं.५ को च. नं. २१३ मिति २०७७/०५/१९ को राहत माग पत्र तथा संलग्न प्रहरी मुचुल्का र तस्विर समेतका आधारमा अबिरल वर्षातको कारण श्री राम बहादुर पुनको घरको दक्षिण र पश्चिम भित्ता भत्कीदा क्षती भएकोले निजलाई राहत स्वरुप रु.२००००।स्थानीय विपद व्यवस्थापन कोषबाट उपलब्ध गराउने।

१२.११ घोराही उपमहानगरपालिका वडा नं. ११ को च. नं. ३६९ मिति २०७७/०६/११ को सिफारिस पत्र तथा संगलन प्रहरी मुचुल्का समेतका आधारमा श्री खुशीराम चौधरीको घर अविरल वर्षाको कारणले भत्किएर क्षति भएको हुँदा निजलाई घरको साईज अनुसारको जस्तापाता राहत स्वरूप स्थानीय विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने।

१२.१२ घोराही उपमहानगरपालिका वडा नं. १५ को च. नं. १३५५ मिति २०७७/०६/१३ को सिफारिस पत्र तथा संगलन प्रहरी मुचुल्का समेतका आधारमा अबिरल वर्षातको कारण भगवती टोल बस्ने श्री पुड्की थरुनीको घर भत्किएको हुँदा निजलाई घरको साईज अनुसारको जस्तापाता राहत स्वरूप स्थानीय विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने।

१२.१३ घोराही उपमहानगरपालिका वडा नं. १३ को च. नं. ६४८ मिति २०७७/०६/१३ को सिफारिस पत्र तथा संगलन प्रहरी मुचुल्का समेतका आधारमा अबिरल वर्षातको कारण श्री जगत बहादुर दलामीको घर भत्किएको हुँदा निजलाई घरको साईज अनुसारको जस्तापाता राहत स्वरूप स्थानीय विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने। साथै खानेकुरा अभाव भएकाले निजलाई उपमहानगरपालिकाको तर्फबाट उपलब्ध गराइएको खाद्यान्नको बील बमोजिमको रकम रु श्री सस्तो पसललाई स्थानीय विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने।

१२.१४ घोराही उपमहानगरपालिका वडा नं. ५ को च. नं. ३६३ मिति २०७७/०६/१४ को सिफारिस पत्र तथा संगलन प्रहरी मुचुल्का समेतका आधारमा अबिरल वर्षातको कारण श्री खली धितालको घर भत्किएको हुँदा निजलाई प्राविधिक ईस्टिमेटका आधारमा जस्तापाता राहत स्वरूप स्थानीय विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने।

१२.१५ घोराही उपमहानगरपालिका वडा नं. २ को च. नं. ३६४ मिति २०७७/०६/१३ को सिफारिस पत्र तथा संगलन प्रहरी मुचुल्का समेतका आधारमा अबिरल वर्षातको कारण श्री यज्ञ बहादुर खड्काको घर भत्किएको हुँदा निजलाई राहत स्वरूप रु.१५०००। स्थानीय विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने।

१२.१६ घोराही उपमहानगरपालिका वडा नं. ११ को च. नं. २६७ मिति २०७७/०५/२९ को राहत माग पत्र तथा संगलन प्रहरी मुचुल्का समेतका आधारमा अबिरल वर्षातको कारण श्री मनकली बि.क.को टीनले छाएको २ तले कच्ची घर भत्किएर क्षती पुगेको सम्बन्धमा निजलाई राहत स्वरूप रु.२००००। स्थानीय विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने।

१२.१७ घोराही उपमहानगरपालिका वडा नं. ११ को च. नं. ३०१ मिति २०७७/०६/०२ को राहत माग पत्र तथा संगलन प्रहरी मुचुल्का समेतका आधारमा अबिरल वर्षातको कारण श्री दल बहादुर नेपालीको कच्ची ईट्टाले बनेको जस्ताले छाएको २ तले कच्ची घर भत्किएर घर भत्किएको हुँदा निजलाई घरको साईज अनुसारको जस्तापाता राहत स्वरूप स्थानीय विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने।

१२.१८ घोराही उपमहानगरपालिका वडा नं. ११ को च. नं. ३०७ मिति २०७७/०६/०४ को राहत पत्र तथा संलग्न प्रहरी मुचुल्का समेतका आधारमा अविरल वर्षातको कारण श्री चन्द्र बहादुर रोकाको बोइलर फर्म भत्किएर क्षति भएको सम्बन्धमा निजलाई राहत स्वरूप रु.२००००।स्थानीय विपद व्यवस्थापन कोषबाट उपलब्ध गराउने।

१२.१९ घोराही उपमहानगरपालिका वडा नं. १२ को च. नं. २६८ मिति २०७७/०५/१२ को सिफारिस पत्र तथा संलग्न प्रहरी मुचुल्का समेतका आधारमा श्री बुद्धिराम थारुको घर भत्किएको हुँदा निजलाई घरको साईज अनुसारको जस्तापाता राहत स्वरूप स्थानीय विपद व्यवस्थापन कोषबाट उपलब्ध गराउने।

१२.२० घोराही उपमहानगरपालिका वडा नं. ५ को च.नं. ५१६ मिति २०७७/०७/२० गतेको प्राप्त सिफारिस-पत्र तथा संलग्न प्रहरी मुचुल्का समेतका आधारमा आगलागीका कारणले पोषण गिरिको १० मी. चौडाई १९ मि. लम्बाई भएको घरमा रहेका सामाग्री जली क्षती भएकाले निजलाई घर मर्मतका लागि स्थानीय विपद व्यवस्थापन कोष शिर्षक नं. ३११५९ सि.नं. १२ पेज नं. ५२बाट खर्च हुने गरि रु. २००००।-(बिस हजार) आर्थिक सहयोग उपलब्ध गराउने।

१२.२१ घोराही उपमहानगरपालिका वडा नं. १३ को च.नं. ५१६ मिति २०७७/०७/२३ गतेको प्राप्त सिफारिस-पत्रका आधारमा लापेमा गोरे कामी समेतको नाममा दर्ता श्रेष्ठा भएको साविक सेवार वनगाउँ वडा नं.९.क अन्तर्गत अन्दाजी ६ विगाह खेती योग्य जग्गा वर्षातको पानीले सेवार खोलामा आएको बाढीबाट सो जग्गामा सिंचाई हुने कुलो बाँध भत्किएकाले मर्मतका लागि विपदबाट क्षति भएका भौतिक संरचना मर्मत शिर्षक नं. २२२३१ सि.नं. १ पेज नं. ५२ बाट हुने गरी रु. १००००।- (दस हजार) उपलब्ध गराउने।

१२.२२ घोराही उपमहानगरपालिका वडा नं. १० को च.नं. १२२३ मिति २०७७/०७/१७ गतेको प्राप्त सिफारिस-पत्रका आधारमा लालीगुँरास टोल बस्ने जयसरा बुढाको घर अविरल वर्षातले क्षति गरेकाले घर निर्माणमा आवश्यक पर्ने प्राविधिक लगत अनुमान बमोजिम नियमानुसारले लाग्ने राजश्व लिई संकलित ढुंगा ढुवानीको अनुमति दिने।

१२.२३ घोराही उपमहानगरपालिका वडा नं. १३ को च.नं. ८७३ मिति २०७७/०७/१३ गतेको प्राप्त सिफारिस-पत्र प्रहरी मुचुल्का तथा स्वास्थ्य संस्थाको प्रतिवेदन समेतका आधारमा चंखेरी टोलमा बस्ने विरेन्द्र बहादुर बुढाको छोरा जीवन बुढाको मिति २०७७/०५/२४ गते वडा नं. १३ स्थित ज्यामिरे दहमा डुबेर मृत्यु भएकाले निज मृतकको परिवारलाई राहत स्वरूप किरिया खर्च रु. २५०००। स्थानीय विपद व्यवस्थापन कोष शिर्षक नं. ३११५९ सी.नं. १२ पेज नं. ५२ बाट खर्च हुनेगरी आर्थिक सहयोग उपलब्ध गराउने।

१२.२४ घोराही उपमहानगरपालिका वडा नं. १५ को च.नं. १९८५ मिति २०७७/०७/१६ गतेको प्राप्त सिफारिस-पत्र तथा प्रहरी मुचुल्का समेतका आधारमा पाठक चोक बस्ने खुमानन्द पाठकको घरमा रहेको के.वि. डेरी तथा किराना पसल मिति २०७७/०७/११ गते बेलुका आगलागी भै पसलका सामानहरु जली क्षति भएकाले प्रभावितको घोराही उपमहानगरपालिकामा दर्ता भएको व्यवसाय दर्ता प्रमाण पत्र अनिवार्य संलग्न गर्ने गरि रु १५०००/- (पन्ध्र हजार) स्थानीय विपद व्यवस्थापन कोष शिर्षक नं. ३११५९ सी.नं. १२ पेज नं. ५२ बाट खर्च राहत उपलब्ध गराउने।

१२.२५ घोराही उपमहानगरपालिका वडा नं. १४ को मिति २०७७/०७/१६ गतेको प्राप्त सिफारिस-पत्र तथा उल्लेखित मितिमा उपमहानगरपालिका कार्यालयमा दर्ता भएको पत्रका आधारमा कपासी बगिया टोल बस्ने जानकी कुमालको घर अगाडी कुलामा रहेको ह्युमपाइप बन्द भई कुलोको नाहा भत्किएकाले लु.१.क. २८५९ नं. को जे.सी.बि. ७ घण्टा प्रयोग गरि मर्मत समेत भैसकेको संलग्न खर्च विल बमोजिम रु. १५०२९/- (पन्ध्र हजार उनान्तीस रुपैया) विपदबाट क्षति भएका भौतिक संरचना मर्मत शिर्षक नं. २२२३१ सि.नं. १ पेज नं. ५२ बाट भुक्तानी दिने।

१२.२६ घोराही उपमहानगरपालिका वडा नं. १० को च.नं. १२१२ मिति २०७७/०७/१६ गतेको प्राप्त सिफारिस-पत्रका आधारमा लालीगुराँस टोल बस्ने थम्मन बहादुर गुरुडको घर अविरल वर्षाले भत्काई क्षति पुराएकाले घर निर्माणमा आवश्यक पर्ने प्राविधिक लगत अनुमान बमोजिमको ढुङ्गा नियमानुसार लाग्ने राजश्व लिई संकलित ढुङ्गाको ढुवानी अनुमति दिने।

१२.२७ घोराही उपमहानगरपालिका वडा नं. १७ को च.नं. ६१० मिति २०७७/०५/१५ गतेको प्राप्त सिफारिस-पत्र तथा प्रहरी मुचुल्का एवं स्वास्थ्य संस्थाको प्रतिवेदन समेतका आधारमा सोहि वडा बस्ने विष्णु सुनारको छोरा विराज सुनारको मिति २०७७/०५/१३ गते विर्ता कुलोमा डुबेर मृत्यु भएकाले रु. २००००/- (बिस हजार) स्थानीय विपद व्यवस्थापन कोष शिर्षक नं. ३११५९ सी.नं. १२ पेज नं. ५२ बाट खर्च हुने गरि आर्थिक सहयोग उपलब्ध गराउने।

१२.२८ घोराही उपमहानगरपालिका वडा नं. ९ को च.नं. ४३५ मिति २०७७/०६/१६ गतेको प्राप्त सिफारिस-पत्रका आधारमा सोहि वडा निवासी नोखिराम डाँगीको घर वर्षातका कारणले भत्किएको र घर निर्माण गर्न बाटोका कारणले अवरोध गरेकाले शिव बहादुर डाँगीको घर हुँदै नोखिराम डाँगीको घर सम्म जोड्ने बाटोमा ४५" का २ थान र ३०" का २ थान ह्युमपाइप खरिद गरि नगरस्तरीय बजेट शिर्षक नं. २२२३१ सि.नं. १ पेज नं. ५२ बाट भुक्तानी दिने।

१२.२९ घोराही उपमहानगरपालिका वडा नं. ९ को च.नं. ४३६ मिति २०७७/०६/१६ गतेको प्राप्त सिफारिस-पत्रका आधारमा सोहि वडा अन्तर्गत नवजागरण टोल विकास संस्था नयाँबस्तीको बाटो ठाउठाउँमा बिग्रिएर आवतजावतमा समेत कठिनाई भएकाले मर्मतका लागि सम्बन्धित वडा कार्यालयले इन्धनको व्यवस्थापन गर्ने गरी घोराही उपमहानगरपालिका कार्यालयको जे.सी.बी. उपलब्ध गराउने।

१२.३० घोराही उपमहानगरपालिका वडा नं. १२ को च.नं. ४८० मिति २०७७/०६/२७ गतेको प्राप्त सिफारिस-पत्र तथा प्रहरी मुचुल्का समेतका आधारमा सोहि वडा निवासी सविरे वि.क.को घर वर्षातले भत्किएकाले निजलाई घरको साइज अनुसारको जस्तापाता स्थानीय विपद व्यवस्थापन कोष शिर्षक नं. ३११५९ सि.नं. १२ पेज नं. ५२ बाट खर्च हुने गरि राहत उपलब्ध गराउने।

१२.३१ घोराही उपमहानगरपालिका वडा नं. ५को च.नं. ३९३ मिति २०७७/०६/१९ गतेको प्राप्त सिफारिस-पत्र तथा प्रहरी मुचुल्का समेतका आधारमा सोहि वडा बस्ने राज कुमारी वि.क.को घर वर्षातले भत्किएकाले निजलाई घरको साइज अनुसारको जस्तापाता स्थानीय विपद व्यवस्थापन कोष शिर्षक नं. ३११५९ सी.नं. १२ पेज नं. ५२ बाट खर्च हुने गरि राहत उपलब्ध गराउने।

१२.३२ घोराही उपमहानगरपालिका वडा नं. ५ को च.नं. ३९४ मिति २०७७/०६/१९ गतेको प्राप्त सिफारिस-पत्र तथा प्रहरी मुचुल्का समेतका आधारमा सोहि वडा बस्ने मिला वि.क.को घर वर्षातले भत्किएकाले निजलाई घरको साइज अनुसारको जस्तापाता स्थानीय विपद व्यवस्थापन कोष शिर्षक नं. ३११५९ सी.नं. १२ पेज नं. ५२ बाट खर्च हुने गरि राहत उपलब्ध गराउने।

१२.३३ घोराही उपमहानगरपालिका वडा नं. ५ को च.नं. २९३ मिति २०७७/०६/०२ गतेको प्राप्त सिफारिस-पत्र तथा प्रहरी मुचुल्का समेतका आधारमा गोठाली गाउँ टोल बस्ने श्री रेशम नेपालीको १ तले खरले छाएको घर वर्षातका कारणले भत्किएकाले निजलाई घरको साइज अनुसारको जस्तापाता स्थानीय विपद व्यवस्थापन कोष शिर्षक नं. ३११५९ सी.नं. १२ पेज नं. ५२ बाट खर्च हुने गरि राहत उपलब्ध गराउने।

१२.३४ आ.व. ०७७/०७८ मा घोराही उपमहानगरपालिका भित्रका घरहरुलाई खरको छानो मुक्त गर्न बजेट विनियोजन गरेका तपशिल बमोजिमका वडाहरुमा नगरस्तरीय कार्यक्रमबाट तपशिल बमोजिम बजेट थप गर्ने।

तपशिल:

बजेट शिर्षक	छुट्याइएको बजेट रकम रु.	नगरको तर्फबाट थप गरी जम्मा रु.
नगर स्तरीय/ वातावरण तथा विपद व्यवस्थापन/ बजेट शिर्षक नं. ११/खरको छानो विस्थापन निरन्तरता	१ करोड	
वडा स्तरीय/वडा नं. १/ बजेट शिर्षक नं. ४२/ खरको छानो विस्थापन कार्यक्रम	१० लाख	२० लाख
वडा स्तरीय/वडा नं. ५/ बजेट शिर्षक नं. ६२/ टिनको छानो वितरण विस्थापन कार्यक्रम (अनुगमन गरी)	२ लाख	४ लाख
वडा स्तरीय/वडा नं. ७/ बजेट शिर्षक नं. ४९/ खरको छानो विस्थापन कार्यक्रम	१० लाख	२० लाख
वडा स्तरीय/वडा नं. ९/ बजेट शिर्षक नं. ४/ वडा भरी खरको छानो मुक्त कार्यक्रम	१५ लाख	३० लाख
वडा स्तरीय/वडा नं. १०/ बजेट शिर्षक नं. १०/ नगरसंगको सह लगानीमा वडा नं.१०मा खरको छानो मुक्त घर कार्यक्रम	१ लाख ५० हजार	३ लाख
वडा स्तरीय/वडा नं. १२/ बजेट शिर्षक नं. ४६/ जस्तापाता अतिविपन्न परिवार वडा नं. १२ खरको छानो विस्थापन कार्यक्रम	३ लाख	६ लाख
वडा स्तरीय/वडा नं. १३/ बजेट शिर्षक नं. ४३/ खरको छानो मुक्त कार्यक्रम	३ लाख	६ लाख
वडा स्तरीय/वडा नं. १८/ बजेट शिर्षक नं. २/ खरको छानो मुक्त कार्यक्रमका लागि म्याचिड फण्ड	४ लाख	८ लाख
वडा स्तरीय/वडा नं. १९/ बजेट शिर्षक नं. ११/ जोखिमयुक्त घरमा खरको छानो विस्थापन गर्न नगर कार्यपालिकासंग सहकार्य गरी टिन वितरण	४ लाख	८ लाख

निर्णय नं. १३ :

यस घोराही उपमहानगरपालिका अन्तर्गत गुम्नाहा चोक, घोराही चोक र चेपे जलाशयमा स्थापना गरिएका घोडाको प्रतिमा र प्रतिमा स्थापनाका लागि निर्माण गरिएको foundation कार्यको भुक्तानी बाँकी रकम भैपरी शिर्षकबाट भुक्तानी दिने।

निर्णय नं. १४ :

घोराही उपमहानगरपालिका वडा नं. १३ को च. नं. ११५६ मिति २०७७/०८/०९ को पत्रानुसार वडा समितिको मिति २०७७/०८/०४ मा बसेको बैठकले तिलगंगा आँखा अस्पताल काठमाण्डौको शाखा दाङ जिल्लामा हुन लागेकोले घोराही उपमहानगरपालिका वडा नं. १३ साविक सेवार वनगाउँ कि.नं. २ ख ४९ को करिब ३२ कट्टा जग्गा उपलब्ध गराउने निर्णय सहित ब्लु प्रिन्ट नक्सा समेत पेश हुन आएको हुँदा सो आँखा अस्पताल निर्माणको लागि उपर्युक्त जग्गा सरकारी जग्गा लिजमा उपलब्ध गराउने कार्यविधि २०७१ बमोजिम निशुल्क उपलब्ध गराउने।

निर्णय नं. १५ :

घोराही उपमहानगरपालिका नगर शिक्षा शाखाको मिति २०७७/०५/२५ गतेको पत्रानुसार दाङ जिल्ला फुटबल रेफ्री संघको मिति २०७६/१२/०३ को प्राप्त पत्रानुसार मिति २०७६/०९/२७ देखि २०७६/१०/१३ गते सम्म संचालन भएको नगर स्तरीय तेस्रो मेयर कप फुटबल प्रतियोगितामा खेल अवधि भर रेफ्रीहरूका लागि पारिश्रमिक विनियोजित बजेट रु. १०७५०० ।- (एक लाख सात हजार पांच सय मात्र) भएको र उक्त बजेटबाट पाएको पारिश्रमिक अपुग भएको हुँदा अपुग रकम रु.२५८०० (पच्चीस हजार आठ सय मात्र) विविध शिर्षकबाट भुक्तानी दिने।

निर्णय नं. १६ :

सघन शहरी तथा भवन निर्माण आयोजना दाङको च.न. १८४ मिति २०७५/०९/०५ को पत्रानुसार घोराही उपमहानगरपालिका अन्तर्गत IFB No.:- DUDBC/DANG/WORKS/NCB/08/074-075 (Construction of Road and Drain in Ghorahi Dang, Package-I) र IFB No.:- DUDBC/DANG/WORKS/NCB/09/074-075 (Construction of Road and Drain in Ghorahi Dang, Package-III) विभिन्न शहरी सडकको स्तरोन्नति गर्ने कार्य गर्न श्री रमन के.एस.जे.भी. संग सम्झौता भई निर्माण कार्य अगाडी बढिरहेकोमा निर्माण व्यवसायी श्री रमन के.एस.जे.भीले उक्त प्रोजेक्ट संचालन गर्न आवश्यक क्रसर प्लान्ट स्थापनाको स्वीकृतिको लागि मिति २०७५/०९/०५ मा माग गरेको र उक्त कार्यको लागि तयार पारिएको Detail Project Report मा उल्लेख भए अनुसार क्रसर प्लान्ट स्थापना गर्न सकिने प्रावधान रहेको हुँदा निर्माण व्यवसायीको माग बमोजिम घोराही उपमहानगरपालिका वडा नं. १६ को प्रेरित टोलमा प्रोजेक्ट आवधिभरका लागि क्रसर प्लान्ट स्थापना गर्न अनुमति दिन सम्बन्धित निकायमा सिफारिस गर्ने।

निर्णय नं. १७:

घोराही उपमहानगरपालिकामा करार सेवामा कार्यरत कर्मचारी (प्राविधिक/अप्राविधिक सबै तह) हरूको करार निरन्तरता र सेवा सुविधा सम्बन्धमा संगठनको पदनाम अनुसार स्वीकृत दरवन्दी अन्य प्रचलित कानून तथा परिपत्र समेतको विस्तृत अध्ययन विश्लेषण गरी सुझाव प्रस्तुत गर्न तपशिल बमोजिम सुझाव समिति गठन गर्ने।

तपशिल:

सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजक: खोपिराम चौधरी : संयोजक

सार्वजनिक सेवा तथा क्षमता विकास समिति सदस्य : हर्क घर्ती: सदस्य

सार्वजनिक सेवा तथा क्षमता विकास समिति सदस्य : बिमला गन्धर्व: सदस्य

सामान्य प्रशासन महाशाखा प्रमुख : सदस्य सचिव

निर्णय नं. १८:

महेन्द्र बहुमुखी क्याम्पस, दाङको मिति २०७६/१२/०३ को पत्रानुसार नेपाल सरकार, शिक्षा मन्त्रालय, त्रिभुवन विश्व विद्यालय तथा लुम्बिनी प्रदेश सरकारको समेत सहकार्यमा त्रिभुवन विश्व विद्यालय अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय आङ्गिक क्याम्पस इन्जिनियरिङ स्नातक कार्यक्रम, दाङको घोराहीमा संचालन हुने प्रयोजनका लागि ५ बिघा जग्गा उपलब्ध गराइसकिएको र थप जग्गा आवश्यक परेको भनी माग गरे बमोजिम घोराही उपमहानगरपालिका वडा नं. १७ को मिति २०७७/०७/२५, श्री भैसाही बेलभार सामुदायिक वन उपभोक्ता समुह घोराही -१७ को मिति २०७७/७/२४को पत्रानुसार उपर्युक्त कार्यक्रम संचालनका लागि उक्त वन उपभोक्ता समुहको मिति २०७७/०७/२२ गतेको आम भेलाले घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित साविक ऐलानी प्रति ८ नं.को हरिद्वार ९ क, कि.नं. ५०६ मा रहेको भैसाही बेलभार सामुदायिक वन उपभोक्ता समुहको १४.३२ हेक्टर जग्गा मध्ये जग्गा धनीहरूलाई निकास नरोक्ने गरी चलन चल्तीमा रहेको सडकलाई यथावत राखी बचेको जग्गा उपलब्ध गराउने निर्णय भए अनुसार उपर्युक्त जग्गा लुम्बिनी प्रदेश स्तरीय आंगिक क्याम्पस इन्जिनियरिङ स्नातक कार्यक्रम संचालनका लागि उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने।

निर्णय नं. १९:

घोराही उपमहानगरपालिका अन्तर्गत आर्थिक विकास समितिको मिति २०७७/०७/०३ गतेको निर्णयानुसार पशु सेवा शाखाबाट आ.व. २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम शसर्त अनुसार लागत सहभागिता/ साझेदारीमा बाखा प्रवर्द्धन/ पकेट संचालन कार्यक्रम र लागत सहभागितामा बंगुर प्रवर्द्धन कार्यक्रम संचालन तथा अनुगमनका लागि देहाय बमोजिम कार्यदल गठन गर्ने।

तपशिल:

१. आर्थिक विकास समिति संयोजक: राममणि पाण्डेय: संयोजक

२. आर्थिक विकास समिति सदस्य : टोपा कुमारी पौडेल: सदस्य

३. पशु सेवा शाखा प्रमुख: जीवराज पौडेल: सदस्य सचिव